



सार्वजनिक हित इनकॉर्पोरेट फाउन्डेसन

ओसाकाफु इकुइकाइ

6-20 अजिजिमा-चो, मियाकोजिमा-कु, ओसाका 534-0026

ओसाका शिगाकु काइकान 2F

कार्यालय समय: हप्ताका दिनहरूमा बिहान 9:00 बजेदेखि साँझ 5:30 बजेसम्म

कृपया हाम्रो वेबसाइट पनि हेर्नुहोस् ➤ ➤

ओसाकाफु इकुइकाइ



सोधपुछका लागि, निम्नमा सम्पर्क गर्नुहोस्

छात्रवृत्ति ऋण विभाग

टेलिफोन 06 - 6357 - 6272

फ्याक्स 06 - 6358 - 3053

(नोट) कृपया सही फोन नम्बर डायल गर्न निश्चित गर्नुहोस्।

1

कार्यक्रमको रूपरेखा

यो कार्यक्रम हाइ स्कूल वा अन्य शैक्षिक संस्थाहरूमा भर्ना हुन चाहना भएका जो बलियो शैक्षिक योग्यता भएता पनि आफ्नो अध्ययनलाई अगाडि बढाउन आर्थिक कठिनाईहरू सामना गरेका विद्यार्थीहरूका लागि छात्रवृत्ति ऋण आरक्षण अनुमति दिन डिजाइन गरिएको हो।

ओसाकाफु इकुइकाइ (ओसाका प्रिफेक्चरको छात्रवृत्ति समाज) बाट छात्रवृत्ति ब्याज-रहित छ।

2

छात्रवृत्तिका प्रकारहरू

- भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम
भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम हाई स्कूल वा समान संस्थाहरूमा (माध्यमिक विद्यालयको पछिल्लो अवधि बाहेक) भर्ना हुनु अघि उपलब्ध गराइन्छ। यसको उद्देश्य भर्नामा आवश्यक खर्चहरू कभर गर्नको लागि हो।
- छात्रवृत्ति ऋण
छात्रवृत्ति ऋण हाई स्कूल वा समान संस्थाहरूमा शिक्षाको लागि आवश्यक ट्यूशन र अन्य खर्चहरू कभर गर्न अध्ययनरत अवस्थामा प्रदान गरिन्छ।

****भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकमका आवेदन हालको आवेदन अवधिमा मात्र स्वीकार गरिनेछ।****
हाई स्कूल वा समान संस्थाहरूमा अध्ययन गर्न आर्थिक रूपमा चिन्तित भएकाहरूलाई यस राउन्डमा आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गरिन्छ। (आवेदकहरूले आवेदन पछि ऋण परिवर्तन गर्न चाहेमा जुनसुकै बेला पनि गर्न सकिनेछन्।)

3

आवेदकका योग्यताहरू

- आवेदक विद्यालय शिक्षा ऐन बमोजिम अप्रिल 2026 मा निम्न मध्ये कुनै पनि विद्यालयमा भर्ना हुन चाहने विद्यार्थी हुनुपर्छ।
 - हाइ स्कूलहरू (माध्यमिक शिक्षा विद्यालयहरूको पछिल्लो अवधि र विशेष-आवश्यक विद्यालयहरूको उच्च माध्यमिक खण्डसहित) र प्रविधिका कलेजहरू
 - विशेष प्रशिक्षण विद्यालयहरूमा उच्च माध्यमिक पाठ्यक्रमहरू (यद्यपि, एक वर्षको न्यूनतम अध्ययन अवधि भएका पाठ्यक्रमहरूका लागि मात्र)

(नोट) माध्यमिक विद्यालयको पछिल्लो अवधिका विद्यार्थीहरू भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकमको लागि योग्य छैनन्।
- आवेदकको अभिभावक (जस्तै बुबा वा आमा) ओसाका प्रिफेक्चरमा बसोबास गरेको हुनुपर्छ।
नागरिक संहिता अनुसार "अभिभावक" शब्दले आमाबाबुको अधिकार प्रयोग गर्ने वा नाबालिगका लागि कानुनी अभिभावकको रूपमा काम गर्ने व्यक्तिलाई बुझाउँछ। र यदि कुनै अभिभावक छैन भने, यो शब्द उच्च शिक्षा खोज्ने विद्यार्थीहरूको जीविकोपार्जनलाई सहयोग गर्ने र उनीहरूको शैक्षिक लागतहरूको लागि जिम्मेवार लिने व्यक्तिका रूपमा लागू हुन्छ।
विदेशी राष्ट्रियता भएका अभिभावकका विद्यार्थीहरूको आवेदनका लागि निम्न आवासीय योग्यताहरू हुनुपर्छ।
[निवासको स्थिति]
 - स्थायी निवास
 - जापानी नागरिकको जीवनसाथी, आदि।
 - स्थायी बासिन्दाको जीवनसाथी, आदि।
 - स्थायी बासिन्दा (*)

(*) स्थायी बासिन्दा भविष्यमा स्थायी रूपमा जापानमा बसोबास गर्ने इच्छा नगरेसम्म आवेदन दिन योग्य हुँदैनन्।

3. अभिभावकहरूका लागि (जस्तै बुबा वा आमा), निम्न सूत्र प्रयोग गरेर गणना गरिएको आय मूल्याङ्कन रकम निर्दिष्ट मापदण्डहरू पूरा गर्नुपर्छ:

(* 2025 आवासीय कर आधार रकममा आधारित अभिभावकको आम्दानीको संयुक्त रकम)

[सूत्र]

नगरपालिका आयकर आधार रकम $\times$ 6% - नगरपालिका आयकर समायोजन कटौती (*) = आय मूल्याङ्कन रकम

(*) यदि अभिभावकले सरकारले तोकेको सहरमा नगरपालिका कर तिरेमा समायोजन कटौती रकम 3/4 ले गुणा हुने छ।

प्रकार	हाई स्कूल इत्यादि जसमा आवेदक भर्ना गर्छ	आय मूल्याङ्कन रकम	वार्षिक आय मानक (*)
भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम	पब्लिक /निजी	251,100 येन वा सो भन्दा कम	8,000,000 येन वा सो भन्दा कम
छात्रवृत्ति ऋण	पब्लिक	251,100 येन वा सो भन्दा कम	8,000,000 येन वा सो भन्दा कम
	निजी	347,100 येन वा सो भन्दा कम	10,000,000 येन वा सो भन्दा कम

(*) वार्षिक आय मापदण्डले कुनै एक अभिभावकले काम गरिरहेको अवस्थालाई जनाउँछ, र परिवारमा दुई बालबालिका (एक जना 16 देखि 19 वर्ष मुनिका र एक जना 16 वर्ष मुनिका) सहित चार सदस्य हुन्छन्।

- *1. स्थानीय कर ऐनको धारा 295, अनुच्छेद 1 मा तोकिएका वर्गहरू वा सोही ऐनको पूरक प्रावधानको धारा 3-3 को अनुच्छेद 4 बमोजिम आम्दानीमा नगरपालिका कर लगाउन नसक्नेहरूका लागि, सूत्रको आधारमा गणना गरिएको रकमलाई शून्य मानिने छ।
- *2. कर आधार रकमले नगरपालिका र प्रीफेक्चरल करहरूको आयकर अंश गणनाका लागि आधारका रूपमा प्रयोग गरिएको रकमलाई जनाउँछ।
- *3. समायोजन कटौतीले 2007 मा राष्ट्रिय सरकारबाट स्थानीय सरकारहरूमा कर राजस्व हस्तान्तरणको कारण व्यक्तिगत नगरपालिका कर र व्यक्तिगत कटौती बिचको भिन्नताबाट उत्पन्न हुने भार समायोजन गर्न गरिएको कटौतीलाई बुझाउँछ।
- *4. सरकारद्वारा सञ्चालित अनलाइन सेवा Mynaportal मार्फत पनि करको आधार रकम र अन्य जानकारी हेर्न सकिन्छ।

4

ऋण सीमा

- भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम (10,000 येनको एकाइहरूमा निम्न दायरा भित्र बसेर इच्छाएको रकम छनौट गर्नुहोस्)

हाई स्कूल इत्यादि जसमा आवेदक भर्ना गर्छ	ऋण सीमा (पत्राचार कोर्स)
पब्लिक	100,000 येन (100,000 येन)
निजी	370,000 येन (270,000 येन)
निजी (ICT सम्बन्धी लागत वहन गर्नु नपर्ने)	300,000 येन (200,000 येन)

*निजी विद्यालयको हकमा, ट्याबलेट जस्ता ICT सँग सम्बन्धित खर्चको वहन गर्नु पर्ने/ नपर्ने फरकले गर्दा ऋण सीमा रकम पनि फरक पर्न आउँछ।

- छात्रवृत्ति ऋण (निम्न दायरा भित्र बसेर इच्छाएको रकम छनौट गर्नुहोस्; यदि अधिकतम सीमा वा सो भन्दा कम अनुरोध गरिएको छ भने, 10,000 येन माथि ऋण प्रदान गरिनेछ)

हाई स्कूल इत्यादि जसमा आवेदक भर्ना गर्छ	आय मूल्याङ्कन रकम	वार्षिक आय मानक	ऋण सीमा (वार्षिक रकम)
पब्लिक निजी	251,100 येन वा सो भन्दा कम	8,000,000 येन वा सो भन्दा कम	बेहोरु पर्ने वास्तविक ट्यूशन खर्च (*1) + अन्य शैक्षिक खर्चहरूको लागि 100,000 येन (यदि वास्तविक ट्यूशन खर्च वहन (*1) शून्य छ भने सीमा 100,000 येन हुन्छ।)
निजी	251,100 येन वा सो भन्दा बढि 347,100 येन वा सो भन्दा कम	8,000,000 येन वा सो भन्दा बढि 10,000,000 येन वा सो भन्दा कम	बेहोरु पर्ने वास्तविक ट्यूशन शुल्क(*1) (नोट) 240,000 येन सम्म (*2)

(*1) बहन गर्नु पर्ने वास्तविक ट्यूशन शुल्क भन्नाले स्कूलमा हाजिरी बापक सरकारको आर्थिक सहायता, ओसाका प्रीफेक्चरको ट्यूशन सहयोग अनुदान, र प्रत्येक स्कूलको लागि वार्षिक ट्यूशन रकमबाट कुनै पनि स्कूल-विशिष्ट ट्यूशन कटौती वा छुटहरू कटौती गरेपछिको ट्यूशन शुल्कको बोझलाई जनाउँछ।

(*2) यदि वहन गरिने वास्तविक ट्यूशन शुल्क 240,000 येन वा सो भन्दा कम छ भने, त्यो रकम नै अधिकतम सीमा हुनेछ।

आवश्यक कागजातहरू	① आरक्षित छात्रवृत्ति आवेदन फारम ② अभिभावकको आयको प्रमाण ③ विद्यार्थी र अभिभावकका लागि निवासको प्रमाणपत्र ④ विद्यार्थीको पासबुक वा नगद कार्ड, इत्यादिको फोटोकपी।
	* अपूर्ण वा गलत कागजातहरू स्वीकार गरिने छैन! * यदि आवेदन फाराममा निवासको प्रमाणपत्रमा भएको ठेगाना भन्दा फरक छ भने परिस्थितिको विवरण पेश गर्नुपर्छ।
फाइलिङ अवधि	आवेदकको हालको (वा पूर्व) जुनियर हाई स्कूलबाट तोकिएको समय सीमा (अन्तिम मिति पालना गर्न निश्चित हुनुहोस्) [विद्यालयमा पेश गर्ने अन्तिम मिति: (महिना र मिति)]
कहाँ बुझाउने	आवेदकको हालको (वा पूर्व) जुनियर हाई स्कूल

6

सम्भावित ऋण प्राप्तकर्तामा निर्धारण

ऋण स्वीकृति/अस्वीकारको निर्णय डिसेम्बरको मध्य स्कूल प्रिन्सिपल मार्फत आवेदक (विद्यार्थी) लाई सूचित गरिनेछ। स्वीकृत आवेदक (यसपछि "सम्भावित ऋण प्राप्तकर्ता" भनेर चिनिन्छ) स्कूल प्रिन्सिपल मार्फत आरक्षित छात्रवृत्तिको लागि ओसाकाफु इकुइकाइको सम्भावित ऋण प्राप्तकर्ता निर्धारणको सूचना जारी गरिनेछ।

【स्वीकृत आवेदक प्रति सूचित विषयवस्तु】

आय मूल्याङ्कन रकम	सूचित विषयवस्तु
251,100 येन वा सो भन्दा कम	भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम एवम् छात्रवृत्ति ऋण रकम दुवै उपयोग गर्न मिल्ने
251,100 येन वा सो भन्दा बढि 347,100 येन वा सो भन्दा कम	छात्रवृत्ति ऋण रकम मात्र उपयोग गर्न मिल्ने (भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम भने नपाउने)

7

ऋण प्रक्रियाका लागि कागजातहरू जारी गर्ने

ऋण प्रमाणपत्र सहित ऋण कागजातहरू सम्भावित ऋण प्राप्तकर्तालाई डिसेम्बरको मध्य स्कूल मार्फत पठाइनेछ। (*कृपया प्रमाणपत्र सहित कागजातहरू प्राप्त गर्ने दिन सम्झनुहोस् र त्यो विद्यालयबाट प्राप्त गर्नुहोस्।)

8

ऋण आवेदन प्रक्रिया

ऋण प्राप्त गर्न निम्न प्रक्रियाहरू आवश्यक छ। यदि आवेदकले अवधि भित्र प्रक्रियाहरू पूरा गरेन भने, आवेदकले ऋण अस्वीकार गरेको मानिनेछ। (आवेदक ऋणको लागि योग्य हुनेछैन।)

आवेदकले भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम र छात्रवृत्ति ऋण दुवैको लागि आवेदन गर्नुपर्छ। दुई मध्ये कुनै एक प्रक्रियाबाट दुबै ऋण लिन सम्भव छैन।

ऋण कागजातहरू जारी हुँदा आवेदकलाई प्रक्रियाहरूबारे विस्तृत रूपमा सूचित गरिनेछ।

- भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम

- (1) कहाँ बुझाउने **छात्रवृत्ति ऋण डिभिजन, ओसाकाफु इकुइकाइ (पब्लिक हित संगठित फाउन्डेशन)**
- (2) पेश गर्ने विधि कृपया मेल मार्फत आवेदन दिनुहोस् (जस्तै, स्वीकृति-रेकर्ड गरिएको मेल) ओसाकाफु इकुइकाइ मा।
(कृपया नियमित मेल वा मेलबक्स डेलिभरी सेवा प्रयोग नगर्नुहोस्; यी महत्वपूर्ण कागजातहरू हुन्।)
- (3) पेश गर्ने अवधि निम्न अवधि भित्र (विद्यालय भर्ना हुने निश्चित भएपछि)

आवेदन प्रकार (*)	पेश गर्ने अवधि
समवर्ती भर्ना आवेदन (निजी र पब्लिक)	सन् 2026 फेब्रुअरी 13 तारिख (शुक्र)देखि

	मार्च 27 तारिख (शुक्र)सम्म
एकल छनोट आवेदन (निजी)	सन् 2026 जनवरी 13 तारिख (मंगल)देखि मार्च 27 तारिख (शुक्र)सम्म
पब्लिक	

नोट) भर्ना पछि कुनै पनि ऋण प्रदान गर्न सकिन्छ भन्ने कुरा निश्चित हुदैन। पेश अवधि भित्र प्रक्रियाहरू पूरा गर्नुहोस्।

- (4) आवश्यक कागजातहरू ① भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम प्रमाणपत्र
② संयुक्त ग्यारेन्टर (अभिभावक) को सिल दर्ताको प्रमाणपत्र (ओसाकाफु इकुइकाईलाई पेस गर्ने मिति अघि तीन महिना भित्र जारी गरिएको अरिजिनल हुनुपर्छ।)
③ आवेदकको प्रवेश प्रमाणित गर्ने कागजात (जस्तै, प्रवेश प्रमाणपत्रको प्रतिलिपि)
- (5) ध्यानदिनु पर्ने कुराहरू यदि आवेदकले भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम प्रमाणपत्रमा उल्लेख गरिए अनुसार विद्यालयमा उपस्थित हुन वा भर्ना गरेन भने, ऋण एकमुष्ट फिर्ता गर्नुपर्छ।

• छात्रवृत्ति ऋण

- (1) कहाँ बुझाउने **हाई स्कूल इत्यादि जसमा आवेदक भर्ना गर्छ**
(2) पेश गर्ने विधि लिखित वा हाई स्कूलले तोकेको विधि इत्यादि, मार्फत आवेदकले प्रवेश गर्नुपर्छ
(3) पेश गर्ने अवधि अप्रिल 2026 को शुरुमा हाई स्कूल इत्यादि बाट तोकिएको समय सीमामा आवेदकले भर्ना गर्नुपर्दछ)
- (4) आवश्यक कागजातहरू ① स्वीकृतिको सूचना पत्र
② छात्रवृत्ति ऋण प्रमाणपत्र
③ संयुक्त ग्यारेन्टर (अभिभावक) को सिल दर्ताको प्रमाणपत्र (ओसाकाफु इकुइकाईलाई पेस गर्ने मिति अघि तीन महिना भित्र जारी गरिएको अरिजिनल हुनुपर्छ।)

9

ऋण अवधि

- भर्ना हुँदाको अतिरिक्त छात्रवृत्ति ऋण रकम
विद्यार्थी भर्ना हुनु अघि ऋण उपलब्ध गराइनेछ, जहाँ आवेदकले भर्ना हुने विद्यालयको नाम पुष्टि गरेको हुनुपर्छ।
*हामी पेश गरिएका कागजातहरू जाँच गर्नेछौं र परीक्षा पूरा गरेपछि लगभग 10 दिन भित्र कोष स्थानान्तरण प्रक्रिया गर्नेछौं।
- छात्रवृत्ति ऋण
विद्यार्थी हाई स्कूल, इत्यादिमा भर्ना हुँदा निम्न ऋण उपलब्ध छ।

ऋण अवधि	पहिलो पटक	दोस्रो पटक	तेस्रो पटक
ऋण मिति	मे 30	अक्टोबर 11	जनवरी 30

- बैंक ट्रान्सफर मार्फत ऋण दिइनेछ।
- यदि ऋण मिति वित्तीय संस्थाको गैर-व्यावसायिक दिनमा पर्छ भने, स्थानान्तरण अर्को व्यापारिक दिनमा गरिनेछ।
- ऋण रकमको आधारमा दोस्रो वा तेस्रो पटकको ऋण उपलब्ध हुन सक्छ।
- सिद्धान्तमा, हरेक पटक अधिकतम ऋण रकमको रूपमा पब्लिक संस्थाहरूको लागि 100,000 येन र निजी संस्थाहरूको लागि 200,000 येन हो।
- ऋण अवधि भर्ना गरिएको विद्यालयमा न्यूनतम आवश्यक अध्ययन अवधि हुन्छ।

10

ऋण

1. छात्रवृत्ति कोष आवेदकको बैंक खातामा स्थानान्तरण गरिनेछ।
2. छात्रवृत्ति प्राप्तकर्ताको योग्यताको रूपमा प्रत्येक वर्षको अप्रिलमा विद्यालय मार्फत निश्चित गरिनेछ।
प्रमाणिकरण परिणामहरूको आधारमा, छात्रवृत्ति कोष निलम्बित वा बन्द हुन सक्छ।
3. प्रत्येक आर्थिक वर्षको अभिभावकको आय स्थिति, वर्तमान आर्थिक वर्षको लागि अधिकतम ऋण रकम निर्धारण गर्न जाँच गरिन्छ। आय पुष्टि अनुसार, छात्रवृत्ति कोष निलम्बन वा बन्द गर्न सकिन्छ।
थप रूपमा, यदि आय स्थिति जाँचले ऋण ओभरेज भएको थाहा भएमा, अतिरिक्त ऋण रकम फिर्ता गर्नुपर्छ।
4. छात्रवृत्ति ऋणको रकम (वार्षिक रकम) विद्यालय शिक्षा वा अन्य आर्थिक सहायताको रकममा परिवर्तन भएमा समायोजन गर्न सकिन्छ।
यदि विद्यालय सहायता वा यस्तै आर्थिक सहायताको रकममा परिवर्तन गर्दा ऋण बढी भयो भने, ऋणको अतिरिक्त रकम फिर्ता

गरिनुपर्छ।

- यदि विद्यार्थीले ट्यूशन शुल्क तिर्न वा अन्य उद्देश्यका लागि छात्रवृत्ति कोष प्रयोग गरेर गल्ती गरेको पाइएको खण्डमा, छात्रवृत्ति कोष निलम्बन वा बन्द गर्न सकिन्छ।

11

परिवर्तनको सूचना

भर्ना पछि, विद्यार्थीहरूले विद्यार्थीको भर्ना स्थितिमा कुनै पनि परिवर्तन, जस्तै अवधारण, अनुपस्थितिको बिदा, छोडेको, स्थानान्तरण, ग्यारेन्टरको परिवर्तन, वा सूचनायोग्य जानकारीमा कुनै पनि संशोधन (परिवर्तन) जस्ता परिवर्तनहरूको स्कूल मार्फत ओसाकाफु इकुइकाइ लाई सूचित गर्न आवश्यक छ।

कुनै पनि संशोधन (परिवर्तन) को बारे हामीलाई सूचित नगरिएमा छात्रवृत्ति ऋण निलम्बन वा बन्द हुन सक्छ।

12

कुल ऋण रकमको सूचना

छात्रवृत्ति ऋण प्राप्त गर्ने छात्रवृत्ति प्राप्तकर्ताका लागि, छात्रवृत्ति ऋण समाप्त भएको छ वा बन्द भएको छ भने प्राप्तकर्तालाई कुल ऋण रकम र ऋण अवधि स्कूलका प्रधानाध्यापकमार्फत सूचित गरिने छ।

सूचना प्राप्त गरेपछि, विद्यार्थीले तुरुन्तै स्कूल प्रधानाध्यापकमार्फत ओसाकाफु इकुइकाइ लाई फिर्ता खाता आवेदन फाराम बुझाउनुपर्छ।

13

छात्रवृत्ति कोषको पुनः भुक्तानी

छात्रवृत्ति एक ऋण हो। ऋण स्नातकपछि (एक पटक ऋण अवधि समाप्त भएपछि) फिर्ता गर्नुपर्छ।

ऋण फिर्ता रकम भविष्यका विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्न प्रयोग गरिने भएकाले ऋण फिर्ता गर्न निश्चित हुनुहोस्।

- छात्रवृत्ति कोषको भुक्तानी विद्यार्थीको स्नातक भएको छ महिनापछि सुरु हुन्छ र निर्दिष्ट रकम ऋणीको (विद्यार्थीको) बचत खाताबाट स्थानान्तरण गरिनुपर्छ।

* जनवरी 1 र मे 31 बिचमा फिर्ता वा अन्य स्थिति परिवर्तनको सूचना पेश गरेर स्नातकबाहेक अन्य कारणहरूका लागि ऋण समाप्त गर्न सकिन्छ। त्यस अवस्थामा, पुनः भुक्तानी सोही वर्षको अक्टोबरमा सुरु हुने छ। यदि ऋण जुन 1 वा पछि समाप्त भयो भने भुक्तानी अर्को वर्षको अक्टोबरमा सुरु हुने छ।

- सिद्धान्ततः, ऋण मासिक किस्तामा भुक्तानी गर्नुपर्छ। (मासिक भुक्तानी रकम ऋणको कुल रकममा निर्भर गर्दछ। ([परिशिष्ट] मा "छात्रवृत्ति फिर्ताको उदाहरण" हेर्नुहोस्।)

- यदि आर्थिक वा अन्य कारणले वाचाअनुसार ऋण तिर्न गाह्रो भयो भने कृपया ओसाकाफु इकुइकाइ मा सम्पर्क गर्न नबिर्सनुहोस्। यदि अपराध सञ्चारविना जारी रह्यो भने अपराधको अवधिको आधारमा भाखा नाघेको रकममा प्रति वर्ष 8.9% अपराध शुल्क लगाइने छ यदि प्राप्तकर्तासँग ऋण तिर्नका लागि वित्तीय स्रोतहरू छन् तर त्यसो गर्न असफल भएमा, यस संस्थासँग अनिवार्य कार्यान्वयन जस्ता कानुनी उपायहरू लिनुबाहेक अर्को विकल्प नहुन सक्छ।

14

व्यक्तिगत जानकारी, आदिको उपयोगको उद्देश्य।

- व्यक्तिगत जानकारी ह्यान्डल गर्दा, हामी व्यक्तिगत अधिकार र चासोहरूको रक्षा गर्न र उचित पर्यवेक्षण प्रदान गर्न सावधान र उपयुक्त व्यवस्थापन सुनिश्चित गर्न आवश्यक उपायहरू गर्ने छौं।
- व्यक्तिगत जानकारी जस्तै प्राप्तकर्ताको नाम, ठेगाना, संयुक्त ग्यारेन्टरको छाप दर्ता प्रमाणपत्र, आय स्थिति, बचत खाता र खाता नाम छात्रवृत्ति चयन, कोष स्थानान्तरण र चुकौती प्रशासनका लागि प्रयोग गरिने छ।
- ऋणीले बिलिङ सूचनाहरू पठाउन असम्भव बनाउँदै भुक्तानीको अवधिमा आफ्नो ठेगाना वा संयुक्त ग्यारेन्टरको ठेगानामा परिवर्तनहरू रिपोर्ट गर्न असफल हुन सक्छ। त्यस अवस्थामा, यस संस्थाले ओसाका प्रिफेक्चरमार्फत स्थानीय नगरपालिकाबाट निवासको प्रमाणपत्र अनुरोध गर्ने छ र ठेगाना प्रमाणीकरण अनुसन्धान सञ्चालन गर्ने छ।

15

सावधानीहरू

- छात्रवृत्तिको ऋणको निर्णय गरिसकेपछि झूटा आवेदन वा कुनै गलत व्याख्या गरिएको छ भन्ने कुरा फेला पयो भने, ऋण निर्णय रद्द गर्न सकिन्छ।
- ऋण अनुपयुक्त रूपमा प्रयोग भएको छ भनी पत्ता लाग्यो भने पूर्ण रकम एकमुष्ट रूपमा फिर्ता गर्नुपर्छ।
- कृपया आवेदन कागजातहरू कुनै पनि परिस्थितिमा फिर्ता गरिने छैन भन्ने कुरामा ध्यान दिनुहोस्।
- यदि स्कूल समर्थन कोष प्रणाली वा समान कार्यक्रमहरूमा कुनै परिवर्तनहरू छन् भने यो छात्रवृत्ति ऋण कार्यक्रम पनि तदनुसार परिवर्तनको विषय हुन सक्छ।

★★★ कृपया घोषणाहरू र नवीनतम जानकारीका लागि ओसाकाफु इकुइकाइ को वेबसाइटमा हेर्नुहोस्। ★★★

★ हामीले छात्रवृत्ति पुनः भुक्तानी समर्थन प्रणाली (प्रोक्सी भुक्तानी प्रणाली) ल्याएका छौं!!
प्रणालीको संक्षिप्त विवरणका लागि, कृपया ओसाकाफु इकुइकाइ को वेबसाइटमा हेर्नुहोस्! >>

